



मानव तस्करी तथा दास प्रथा

अष्ट्रेलियामा मानव तस्करी तथा दास प्रथा गम्भीर अपराध हुन्।

मानव तस्करी तथा दास प्रथा कानूनविरुद्ध छन्।

त्यस्ता अपराध गर्ने व्यक्ति जेल जान सक्छन्, चाहे ती पुरुष हुन् वा महिला।

यदि तपाईं वा तपाईंले चिनेको मान्छे खतरामा भएको थाहा छ भने प्रहरीलाई **000** मा सम्पर्क गर्नुहोस्।

अष्ट्रेलियामा प्रहरीले सुरक्षा गर्छ र भरोसा गर्न सकिन्छ।

यदि तपाईंलाई निःशुल्क दोभाषेको आवश्यकता छ भने, **131 450** मा फोन गर्नुहोस्।

अष्ट्रेलियन सरकार (Australian Government) ले मानव तस्करी वा आधुनिक दास प्रथालाई कुनै पनि हालतमा सहँदैन।

मानव तस्कारी तथा दास प्रथा तब हुन्छ जब कसैलाई अन्य व्यक्तिको फाइदाका लागि शोषित हुन बध्य बनाइन्छ। यो पुरुष, महिला तथा बालबालिका जसलाई पनि हुन सक्छ। मानव तस्करी तथा दास प्रथामा निम्न कुरा हुन सक्छन्:

- आतिथ्य सत्कार (हस्पिटालिटी), निर्माण, वन, खानी वा कृषिजस्ता उद्योगहरूमा तथा आत्मीय सम्बन्धमा हुने दासप्रथा, दासत्व वा जबर्जस्ती मजदुरी;
- ऋणी बन्धक;
- यौन शोषण;
- जबरजस्ती विवाह; वा
- मानव अङ्ग निकाल्ने उद्देश्यले हुने तस्करी।

मानव तस्कारी तथा दास प्रथा लुप्त अपराधहरू हुन्।

मानव तस्करी तथा दास प्रथा त्यस्ता अपराध हुन् जसलाई पत्ता लगाउन कठिन हुन सक्छ। मानिसहरूले त्यसमा मद्दत नमाग्नु सक्छन् किनकि उनीहरू शोषकहरूले प्रतिशोध लिने वा प्रवासमा बस्न मिल्ने स्थिति गुमाउने कुरामा डराउँछन्।

कुनै व्यक्ति तस्करीमा परेको कुराको संकेतमा निम्न कुरा हुन सक्छन्:

- काम गर्नका लागि विवश, धम्क्याइएको वा बाध्य बनाइएको;
- निम्न स्तरको कार्य वातावरण प्रदान गरिएको;
- भुक्तानी नगरिएको वा उनीहरूको रोजगारदाता वा तेस्रो पक्षलाई ठूलो रकमको ऋण तिरिरहेको; वा
- तेस्रो पक्षले उनीहरूको राहदानी वा अन्य व्यक्तिगत कागजातहरू लिइरहेको, र चाहिएको बेलामा ती कागजातहरू प्राप्त गर्न नसके।

तपाईं वा तपाईंले चिनेको कोही जोखिममा हुनुहुन्छ?

यदि तपाईं वा तपाईंले चिनेको कोही मान्छे मानव तस्करी वा दास प्रथाको जोखिममा भए, तपाईंले मद्दतका लागि अष्ट्रेलियाको संघीय प्रहरी (**Australian Federal Police (AFP)**) लाई **131 237** (131AFP) मा सम्पर्क गर्न सक्नुहुन्छ वा **AFP** को वेबसाइट **www.afp.gov.au** मा जान सक्नुहुन्छ। AFP ले तपाईंलाई सुरक्षा, सुझाव दिन सक्छ वा सहायताका लागि अन्य सेवाहरूको सिफारिश गर्न सक्छ जस्तै आवास, वित्तीय सहायता, परामर्श तथा कानुनी तथा आप्रवाससम्बन्धी सुझाव।

मानव तस्करी वा दास प्रथा पीडित मानिसहरूलाई सहायता उपलब्ध गराउनका लागि तस्करीमा परेका मानिसहरूका लागि सहायता कार्यक्रम (**Support for Trafficked People Program**) सरकारद्वारा अनुदान प्राप्त छ र अष्ट्रेलियन रेडक्रस (Australian Red Cross) मार्फत उपलब्ध गराइन्छ।

अष्ट्रेलियामा मद्दत गर्न सक्ने अन्य सेवाहरू छन्।

1800RESPECT अष्ट्रेलियाको राष्ट्रिय लैंगिक हिंसा, परिवार तथा घरेलु हिंसाको परामर्श सेवा हो। यसले निःशुल्क, गोप्य टेलिफोन तथा अनलाइन परामर्श तथा जानकारी प्रदान गर्छ। परामर्शदाताहरूले तपाईंका कुराहरू सुन्नेछन्, प्रश्नहरूका उत्तर दिनेछन् र तपाईंको स्थानीय क्षेत्रमा रहेका अन्य सहायता सेवाहरूमा सिफारिश गर्नेछन्।

1800 737 732 मा फोन गर्नुहोस् वा **1800RESPECT** को वेबसाइट **www.1800RESPECT.org.au** मा जानुहोस्।

तपाईंलाई दोभाषे चाहिन्छ?

अनुवाद तथा दोभाषे सेवा (**Translating and Interpreting Service (TIS)**) लाई **131 450** मा फोन गर्नुहोस्। TIS को कुनै दोभाषेले अन्य सेवाहरूसँग कुरा गर्न तपाईंलाई मद्दत गर्न सक्छन्, तथापि TIS ले परामर्श प्रदान गर्दैन। सबै फोन कलहरू निःशुल्क तथा गोप्य हुन्छन्।

अष्ट्रेलियामा मानव तस्करी तथा दास प्रथा बारेमा थप जानकारी:

Support for Trafficked People Program का बारेमा थप जानकारीका लागि समाज सेवा विभाग (Department of Social Services) को वेबसाइट **www.dss.gov.au** वा Australian Red Cross को वेबसाइट **www.redcross.org.au** मा जानुहोस्। तपाईंले Australian Red Cross लाई **national_stpp@redcross.org.au** मा इमेल पनि गर्न सक्नुहुन्छ।

मानव तस्करी दास प्रथा सम्बन्धी थप जानकारीका लागि, गृह मामला विभाग (Department of Home Affairs) को वेबसाइट **www.homeaffairs.gov.au** मा वा Australian Federal Police को वेबसाइट **www.afp.gov.au** मा जानुहोस् र मानव तस्करी ("human trafficking") खोज्नुहोस्।